




सप्तकोशी नगरपालिका  
कल्याणकारी कोष सञ्चालन सम्बन्धी कार्यविधि, २०७७



सप्तकोशी नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
फत्तेपुर, सप्तरी

कार्यपालिकाबाट स्वीकृत मिति २०७७/०६/०६

## सप्तकोशी नगरपालिकाको कल्याणकारी कोष सञ्चालन सम्बन्धी कार्यविधि, २०७७

### प्रस्तावना:

लोक कल्याणकारी राज्यको अवधारणा अनुसार आर्थिक रूपले विपन्न, निरपेक्ष गरिबीको रेखामुनि रहेका दीर्घ रोगी, हिंसा पीडित तथा बेचविखनमा परेका महिला, बालबालिका, विपन्न, अति अशक्त अपाङ्ग र पूर्ण अशक्त अपाङ्ग, बेवास्तामा परेका ज्येष्ठ नागरिकको हित र कल्याणको लागि आर्थिक सहायता तथा स्वास्थ्य उपचारको लागि सहयोग दिन कल्याणकारी कार्य सम्बन्धी कानून तयार गरी आर्थिक सहायतालाई प्रभावकारी बनाउन वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम सप्तकोशी नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी सप्तकोशी नगरपालिका नगर कार्यपालिकाले यो कार्यविधि बनाएको छ।

### परिच्छेद-१

#### प्रारम्भ

#### १. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस कार्यविधिको नाम "सप्तकोशी नगरपालिकाको कल्याणकारी कोष सञ्चालन सम्बन्धी कार्यविधि, २०७७" रहेको छ।
- (२) यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मितिबाट लागू हुनेछ।

#### २. परिभाषा- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा

- (क) "नगरपालिका" भन्नाले सप्तकोशी नगरपालिकालाई सम्झनु पर्छ।
- (ख) "नगर कार्यपालिका" भन्नाले सप्तकोशी नगरपालिकाको नगर कार्यपालिकालाई सम्झनु पर्छ।
- (ग) "आर्थिक सहायता पाउन योग्य व्यक्ति" भन्नाले आर्थिक रूपले विपन्न भएका, मुटु, मृगौला, मस्तिष्क, फोक्सो, कलेजो जस्ता शरीरका महत्वपूर्ण अङ्गहरूका रोगी एवम् क्यान्सर पीडित व्यक्तिहरू, पक्षघात, यौन हिंसाबाट पीडित एवम् बेचविखनमा परेका महिलाहरू, जोखिमपूर्ण श्रममा संलग्न भएको, हराएको वा बेवारिसे अवस्थामा फेला परेको, वन्यजन्तुको आक्रमणमा परेको, दुर्घटनामा परेको, बाबु वा आमा कारागार वा हिरासतमा रहेको बेसहारा बालबालिका, यौन शोषण, यौन दुर्व्यवहार, बाबु, आमा वा संरक्षकबाट वञ्चित, अपाङ्गता भएको, सुस्त मनस्थिति भएको बालबालिका, एचआईभी एड्सबाट संक्रमित बालबालिका, बेसहारा वृद्धवृद्धा तथा विशेष कारणवश बेखर्ची भएका नागरिक, घर गोठ जलेर क्षति भएका एवम् बाढी पहिरोबाट पीडित नगरवासी, उल्लेखित

व्यहोरा भएका सप्तकोशी नगरपालिका नगर कार्यपालिकाको कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरू समेत बुझनु पर्दछ।

- (घ) "प्रमुख" भन्नाले सप्तकोशी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख सम्झनु पर्दछ।
- (ङ) "उप-प्रमुख" भन्नाले सप्तकोशी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको उप-प्रमुख सम्झनु पर्दछ।
- (च) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले सप्तकोशी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ।
- (छ) "समिति" भन्नाले यस कार्यविधिको दफा ११ (१) बमोजिमको समिति सम्झनु पर्छ।

### परिच्छेद-२

#### आर्थिक सहायता सम्बन्धी मापदण्ड

#### ३. दीर्घ रोगी तथा क्यान्सर पीडितलाई सहायता-

- (१) आर्थिक सहायता पाउन योग्य दीर्घ रोगी (मृगौला, मुटु, फोक्सो, कलेजो, मस्तिष्क, पक्षघात) तथा क्यान्सर पीडित व्यक्तिले आर्थिक सहायता प्राप्त गर्नको लागि आवश्यक कागजात सहित निवेदन दिन सक्ने छन्।

**स्पष्टीकरण** "आवश्यक कागजात" भन्नाले आर्थिक रूपले विपन्न भनी सम्बन्धित वडा कार्यालयबाट प्रमाणित कागजात, अस्पतालको रिपोर्ट, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको सिफारिस लगायतका कागजात बुझनु पर्दछ।

- (२) उपदफा (१) बमोजिम प्राप्त निवेदन माथि समितिले आवश्यक छलफल गरी आर्थिक सहायता दिने निर्णय गरेमा बिरामीको अवस्था हेरी बढीमा रकम रु.५,०००।- (पाँच हजार) सम्म आर्थिक सहायता दिन सकिनेछ।

#### ४. हिंसा पीडित तथा मानव बेचबिखनमा परेकालाई सहायता-

- (१) यौन हिंसाबाट पीडित एवम् बेचबिखनमा परेका महिलाहरूको तत्काल उद्धार गर्न समितिको निर्णयानुसार बढीमा रकम रु. ५,०००।- (पाँच हजार) सम्म आर्थिक सहायता उपलब्ध गराउन सकिनेछ।

- (२) पीडितलाई न्याय दिलाउन एवम् पुनर्स्थापनाको लागि न्यायिक समिति मार्फत आवश्यक पहल गरिनेछ।

#### ५. आर्थिक रूपले विपन्न र पीडित बालबालिकालाई सहायता-

- (१) बेवारिसे अवस्थामा फेला परेको, जबर्जस्ती श्रमबाट पीडित भएको, बाबु वा आमा कारागार वा हिरासतमा रहेको वा कुनै कसुरसँग सम्बन्धित रहेको कारणले बेवारिसे रहेको, वन्यजन्तुको आक्रमणमा परेको, यौन शोषण, यौन दुर्व्यवहार, बेचबिखन वा ओसारपसारमा परेको, हिंसा पीडित, बाबु आमा वा संरक्षकबाट वञ्चित, अपाङ्गता भएको, सुस्तमनस्थिति भएको, सडक बालबालिका, एचआईभी एड्सबाट संक्रमित बालबालिका भएमा तत्काल उद्धार गरी पालनपोषणको लागि समितिको निर्णय अनुसार रकम रु. ५,०००।- (पाँच हजार) सम्म आर्थिक सहायता उपलब्ध गराउन सकिनेछ।
- (२) उपदफा (१) मा उल्लेखित बालबालिकाको शिक्षा दीक्षाको लागि सामुदायिक वा संस्थागत विद्यालयसँग समन्वय गरी छात्रवृत्ति मार्फत पठन पाठनको व्यवस्था गर्न सकिनेछ।

#### ६. बेवास्तामा परेका ज्येष्ठ नागरिकलाई सहायता-

- (१) ६० वर्ष उमेर पुगेका परिवारका सदस्यले बेवास्ता गरी भिन्न बसेका विपन्न, रोगी एवम अशक्त ज्येष्ठ नागरिकले आर्थिक सहायताको लागि निवेदन पेश गरेमा र निवेदन मनासिव भएमा रकम रु. २०००।- (दुई हजार) सम्म आर्थिक सहायता दिई पुनर्स्थापनाको लागि आवश्यक पहल गर्न सकिनेछ। तर नगरपालिकाबाट नियमित सामाजिक सुरक्षा रकम बुझ्ने नागरिकको हकमा यो सुविधा पाइने छैन।

#### ७. विपन्न परिवारलाई मृत्यु संस्कार सहायता-

- (१) आर्थिक रूपमा विपन्न परिवारमा दुर्घटना अथवा आत्महत्याको कारणले मृत्यु भई सो को पोष्टमार्टम गर्न नसक्ने परिवारलाई पोष्टमार्टम गर्न, बेवारिसे लास फेला परेमा निजको सदगत गर्न वा व्यवस्थापन गर्न वा अति विपन्नले सदगत काजक्रिया गर्न प्रमाण खुल्ने कागजात सहित निवेदन पेश हुन आएमा समितिले मनासिव ठहराएमा रु. ५०००।- (पाँच हजार) सम्म आर्थिक सहायता दिन सकिने छ।
- (२) उपदफा (१) बमोजिम सहायता दिन सिफारिस गर्दा सम्बन्धित वडा कार्यालयले निजको पारिवारको नियमित आम्दानीको श्रोत नभएको, कुनै व्यापार व्यवसाय नभएको व्यक्तिलाई सिफारिस गर्नुपर्ने छ।
- उल्लेखित व्यहोरा आईपरेका नगरपालिका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई समेत नगर कार्यपालिकाको निर्णयबाट आर्थिक सहायताको लागि यथोचित रकम सहायता दिन सकिने छ।

#### ८. संस्थागत सहायता कार्यक्रम-

- (१) उल्लेखित प्रकृति र अन्य सामाजिक क्षेत्रको कार्यमा सहयोग पुर्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने संघ संस्थाहरूलाई कार्यक्रम सहयोग स्वरूप निवेदन

पेश हुन आएमा र समितिले मनासिव ठहराएमा एकमुष्ट रूपमा रु. ५०००।- (पाँच हजार) सम्म आर्थिक सहायता दिई सहयोग गर्न सकिने छ।

#### ९. विपद् कार्यमा सहायता-

(१) बाढी, पहिरो, आगलागी, भूकम्प, महामारी लगायतका विपद् बाट प्रभावित आर्थिक रूपमा विपन्न व्यक्तिहरुको दैनिक निर्वाह एवम् आवास व्यवस्थापनको लागि नगरपालिकामा निवेदन पेश गरेमा र निवेदन मनासिव देखिएमा समितिले रु. ५०००।- (पाँच हजार) सम्म बसोबास पुनर्स्थापन वा राहत स्वरूप सहयोग गर्न सकिनेछ।

#### १०. थप सहायता-

(१) दफा ३ देखि ९ सम्मको सहायताको हकमा उल्लेखित सहायता रकम भन्दा थप सहायता गर्नु परेको अवस्थामा कोषको अवस्था हेरी नगर कार्यपालिकाको निर्णय बमोजिम बढीमा रु.५०,०००।- (पचास हजार) सम्म सहायता गर्न सकिनेछ।

### परिच्छेद-३

#### कोषको व्यवस्था तथा सञ्चालन

#### ११. आर्थिक सहायता तथा उपचार सहयोगको लागि कल्याणकारी कोषको व्यवस्था-

(१) यस कार्यविधि अनुसार आर्थिक सहयोग दिन, उद्धार तथा पुनर्स्थापना गर्ने प्रयोजनको लागि एक कल्याणकारी कोषको स्थापना गरिनेछ। कोषमा देहायको रकम जम्मा गरिनेछः

(क) संघीय सरकार, प्रदेश सरकार, नगर सभाबाट विनियोजन भएको अनुदान रकम,

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, सरकारी तथा गैरसरकारी संघ संस्था, व्यक्ति तथा निजी क्षेत्रबाट आर्थिक सहायताको लागि प्राप्त सहयोग वा अनुदान,

(ग) आर्थिक सहायता, प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि प्राप्त जुनसुकै रकम,

#### १२. कोष सञ्चालन समिति, कोष संचालन तथा लेखापरीक्षणको व्यवस्था-

(१) नियम १० अनुसारको नगरपालिकाको कल्याणकारी कोषबाट रकम सहायताको निर्णय गर्न र

सहायतामा दिएको रकमको अनुगमन गर्न देहाय बमोजिमको समिति रहने छः

प्रमुख	-अध्यक्ष
उप-प्रमुख	-सदस्य
प्रमुख प्रशासकीय अधिकृत	-सदस्य
नगर कार्यपालिकाकाले ३ जना कार्यपालिका सदस्य	-सदस्य
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख	-सदस्य

सचिव

- (२) कोषको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।
- (३) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ।
- (४) कोषको लेखा परीक्षण नगरपालिकाको खर्चको लेखा परीक्षण गर्न तोकिएको निकायबाट हुनेछ।

### १३. परामर्श तथा सहयोग लिन सक्ने-

- (१) समितिले यस कार्यविधि बमोजिम आफ्नो कार्य सम्पादन गर्दा सम्बन्धित क्षेत्रका उपयुक्त सम्झेका व्यक्ति तथा निकायहरूसँग आवश्यक परामर्श तथा सहयोग लिन सक्नेछ।

### १४. पारदर्शिता र जवाफदेहिता-

- (१) कोषबाट प्रदान गरिएको आर्थिक सहायता रकमको खर्चको विवरण चौमासिक रूपमा नगर कार्यपालिकामा सार्वजनिक गरी अनुमोदन गरिने छ। साथै कार्यालयको वेबसाइटबाट समेत उल्लेखित व्यहोरा जानकारी गराइने छ। सम्बन्धित सरोकारवालाहरूबाट कुनै जिज्ञासा तथा जानकारी माग भएमा समिति तथा नगरपालिकाबाट आवश्यक विवरण उपलब्ध गराइने छ।

## परिच्छेद-४

### आर्थिक सहायता सम्बन्धी विशेष व्यवस्था

- १५. (१) नगरको सामाजिक, आर्थिक, राजनैतिक, साहित्यिक, सांस्कृतिक, कला, विज्ञान, स्वास्थ्य, शैक्षिक, पूर्वाधार विकास जस्ता विषयमा उल्लेख्य योगदान दिने व्यक्तिलाई निजको आर्थिक अवस्था नाजुक भएको भन्ने देखिएमा यसै कार्यविधिमा व्यवस्था भए बमोजिमको कोषको अवस्था हेरी एक पटकका लागि मात्र बढीमा रू.५०,०००।- (पचास हजार) सम्म आर्थिक सहायता उपलब्ध गराउने सकिनेछ।
  - (२) नगरपालिकाको कार्यालयको काममा वा कार्यालयको काममा आउँदा वा फर्किँदा कुनै कर्मचारी तथा जनप्रतिनिधि आकस्मिक रूपमा दुर्घटना भई बिरामी भएमा, घाइते भएमा वा कर्मचारीको मृत्यु भएमा निज वा निजको हकवालालाई बढीमा रू.५०,०००।- (पचास हजार) सम्म आर्थिक सहायता उपलब्ध गराउन सकिने छ।
- कार्यविधिको यस दफा १५ (१) र (२) बमोजिम उपलब्ध गराइने आर्थिक सहायताको निर्णय कार्यपालिकाबाट निर्णय गरी उपलब्ध गराइने छ।

### १६. निवेदनको ढाँचा-

- (१) दफा ३ देखि १० सम्म उल्लिखित क्षेत्रमा सहायता पाउन अनुसूची-१ को ढाँचामा निवेदन दिनु पर्नेछ।

१७. यस कार्यविधिमा जनु सुकै कुरा लेखिएको भए तापनि रू.१०००।- (एक हजार) सम्मको आर्थिक सहायता प्रमुखबाट सिँधै प्रदान गर्न सकिनेछ।

१८. अधिकार प्रत्यायोजन गर्न सकिने-

(१) यस कार्यविधि अनुसार आर्थिक सहायता सम्बन्धी निर्णयको आफ्नो अधिकार समिति र नगर कार्यपालिकाले नगर प्रमुखलाई दिन सक्नेछ।

तर दफा १० र १५ बमोजिमको अधिकार प्रत्यायोजन हुने छैन।

१९. यस कार्यविधि बमोजिम स्थापित कोषबाट प्रदान गरिने आर्थिक सहायता एकै व्यक्तिलाई पटक पटक दोहोर्याइ दिइने छैन।

तर विशेष कारणवश एक पटक भन्दा बढी पटक दिनु पर्ने भएमा स्पष्ट कारण खुलाई नगर कार्यपालिकाको निर्णय बमोजिम गरिने छ।

#### परिच्छेद-५

#### विविध

२०. संशोधन तथा परिमार्जन- यस कार्यविधिलाई व्यवस्थित बनाउन आवश्यकता अनुसार नगर कार्यपालिकाबाट संशोधन तथा परिमार्जन गर्न सकिने छ।

२१. खारेजी तथा बचाऊ- यस कार्यविधिमा व्यवस्था भएका कुराहरुको हकमा यसै अनुसार र अन्य प्रचलित कानूनसँग बाझिएको हकमा बाझिएको हदसम्म अमान्य हुनेछ। साथै नगर कार्यपालिकाबाट यस आ.व.मा आर्थिक सहयोग सम्बन्धमा भएका निर्णयहरु यसै कार्यविधि बमोजिम भएको मानिनेछ।

अनुसूची-१  
निवेदनको ढाँचा  
(दफा ८ सँग सम्बन्धित)

मिति: .....

श्रीमान प्रमुख/प्रमुख प्रशासकीय अधिकृतज्यू,  
सप्तकोशी नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय, फत्तेपुर, सप्तरी।

**विषय: आर्थिक सहायता उपलब्ध गराइदिनु हुन।**

महोदय,

प्रस्तुत विषयमा म/हामी ..... रोगले ग्रसित  
भई/समस्यामा परी ..... गर्नुपर्ने व्यहोरा अवगत गराउँदछु/छौं।  
उपचार/समस्या समाधानका लागि..... को लागि म र मेरा  
परिवारको आर्थिक अवस्था नाजुक भएकोले सो को लागि त्यस कार्यालयको निम्नानुसार आर्थिक  
सहायता उपलब्ध गराइदिनु हुन तपसिलका कागजातहरू यसैसाथ संलग्न गरी पेश गर्दछु/गर्दछौं।

तपसिल

१. आर्थिक रूपले विपन्न भएको सिफारिस तथा प्रमाणित प्रतिलिपि
२. नागरिकता/जन्म दर्ता/विवाह दर्ता/ .....को प्रतिलिपि
३. अस्पताल/सम्बन्धित निकायको रिपोर्ट
४. वडा अध्यक्ष/स्वास्थ्य संयोजक/सम्बन्धित निकायको जिम्मेवार पदाधिकारीको सिफारिस

निवेदक

क्र.सं.	नाम, थर	ठेगाना	दस्तखत	कैफियत

